

# Act

## Chapter 22

Nepali Interlinear

Reference: Nepali ERV

- 1 ἄνδρες, ἀδελφοί, καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ  
हे-मानिसहरू भाइहरू र पिताहरू सुन मेरो त्यो प्रति तिमीहरूलाई अहिले  
[G0435](#) [G0080](#) [G2532](#) [G3962](#) [G0191](#) [G1473](#) [G3588](#) [G4314](#) [G4771](#) [G3570](#)

ἀπολογίας.

प्रतिरक्षा

[G0627](#)

पावलले भने, “मेरा दाज्यू-भाइहरू, र पिताहरू मलाई ध्यान दिएर सुन! तिमीहरूका सामु म आफ्नो बचाउको पक्षमा कुरा गर्नेछु।”

- 2 ἀκούσαντες δὲ ὅτι τῆ Ἑβραϊδὶ διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον  
सुनेपछि अनि कि त्यो हिब्रू भाषामा बोल्दैथ्यो तिनीहरूलाई अझ-बढी  
[G0191](#) [G1161](#) [G3754](#) [G3588](#) [G1446](#) [G1258](#) [G4377](#) [G0846](#) [G3123](#)

παρέσχον ἡσυχίαν. καὶ φησίν,  
भए शान्ति र भन्छन्

[G3930](#) [G2271](#) [G2532](#) [G5346](#)

पावलले यहूदी भाषामा बोलेको यहूदीहरूले सुने। जब पावलले यहूदी भाषा बोलेको यहूदीहरूले सुने तिनीहरू झन चुपचाप बसे। पावलले भने,

- 3 Ἐγὼ εἶμι ἀνὴρ, Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας,  
म हुँ मानिस यहूदी जन्मिएको मा तार्सस त्यो किलिकियाको  
[G1473](#) [G1510](#) [G0435](#) [G2453](#) [G1080](#) [G1722](#) [G5019](#) [G3588](#) [G2791](#)

ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ, παρὰ τοὺς πόδας Γαμαλιήλ,  
हुर्काइएको अनि मा त्यो शहरमा यस कहाँ ती खुट्टा गमलीएलका  
[G0397](#) [G1161](#) [G1722](#) [G3588](#) [G4172](#) [G3778](#) [G3844](#) [G3588](#) [G4228](#) [G1059](#)

πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῷου νόμου, ζηλωτῆς ὑπάρχων τοῦ  
शिक्षित-गरिएको अनुसार कडाइ त्यो पुर्खाहरूको व्यवस्थाको उत्साही भएको त्यो  
[G3811](#) [G2596](#) [G0195](#) [G3588](#) [G3971](#) [G3551](#) [G2207](#) [G5225](#) [G3588](#)

Θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστε σήμερον;  
परमेश्वरको जसरी सबै तिमीहरू हौ आज  
[G2316](#) [G2531](#) [G3956](#) [G4771](#) [G1510](#) [G4594](#)

“म एक यहूदी हुँ। म सिलिसिया प्रदेशको तार्ससमा जन्मेको हुँ। तर म यही शहरमा हुर्किएको हुँ। म गमलीयलको + 22:3 गमलीयल फरिसीहरूको एक अति महत्वपूर्ण शिक्षक, यहूदी धार्मीक समूह। (प्रेरित 5:34) शिष्य थिएँ। उहाँले मलाई हाम्रा पिता पुर्खाहरूका नियम अनुसार कडासंग प्रशिक्षण गराउनु भयो। म परमेश्वरमा अत्यन्त उत्साही छु तिमीहरू जस्तै आज जो यहाँ छौ।

- 4 ὁς ταύτην τὴν Ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδούς  
जसले यो त्यो मार्गलाई सतार्यो सम्म मृत्युको बाँधेर र सुम्पिन्दै  
[G3739](#) [G3778](#) [G3588](#) [G3598](#) [G1377](#) [G0891](#) [G2288](#) [G1195](#) [G2532](#) [G3860](#)

εἰς φυλακὰς, ἄνδρας τε καὶ γυναῖκας --  
मा झ्यालखानामा पुरुष पनि र स्त्री-दुवैलाई  
[G1519](#) [G5438](#) [G0435](#) [G5037](#) [G2532](#) [G1135](#)

जसले येशूको मार्ग अप्राए तिनीहरूलाई मैले मृत्युको मुख सम्म खेदो गरेँ। मैले पुरुष र नारीहरूलाई पक्रे अनि जेलमा थुनेँ।

5	ὡς जसरी <a href="#">G5613</a>	καὶ पनि <a href="#">G2532</a>	ὁ ती <a href="#">G3588</a>	ἀρχιερεὺς प्रधान-पुजारीले <a href="#">G0749</a>	μαρτυρεῖ गवाही-दिन्छन् <a href="#">G3140</a>	μοι, मलाई <a href="#">G1473</a>	καὶ र <a href="#">G2532</a>	πᾶν सबै <a href="#">G3956</a>	τὸ त्यो <a href="#">G3588</a>	πρεσβυτέριον; धर्म-सभाले <a href="#">G4244</a>	παρ' बाट <a href="#">G3844</a>
	ᾧν जसबाट <a href="#">G3739</a>	καὶ पनि <a href="#">G2532</a>	ἐπιστολάς, पत्रहरू <a href="#">G1992</a>	δεξιόμενος लिएर <a href="#">G1209</a>	πρὸς कहाँ <a href="#">G4314</a>	τοὺς ती <a href="#">G3588</a>	ἀδελφοὺς, भाइहरूकहाँ <a href="#">G0080</a>	εἰς तर्फ <a href="#">G1519</a>	Δαμασκὸν दमस्कस <a href="#">G1154</a>		
	ἐμπορευόμεν, गइरहेको-थिएँ <a href="#">G4198</a>	ἄξων ल्याउनलाई <a href="#">G0071</a>	καὶ पनि <a href="#">G2532</a>	τοὺς ती <a href="#">G3588</a>	ἐκεῖσε त्यहाँका <a href="#">G1566</a>	ὄντας, भएकाहरूलाई <a href="#">G1510</a>	δεδεμένους बाँधेर <a href="#">G1210</a>	εἰς मा <a href="#">G1519</a>	Ἱερουσαλὴμ, यरूशलेम <a href="#">G2419</a>		
	ἵνα ताकि <a href="#">G2443</a>	τιμωρηθῶσιν. दण्ड-पाऊन् <a href="#">G5097</a>									

“प्रधान पूजाहारीहरू र सम्पूर्ण बूढा यहूदी अगुवाहरू यसका गवाही छन्। दमीशकका यहूदी दाज्यू-भाईहरूका निम्ति तिनीहरूबाट मैले चिठी लिएँ । म त्यहाँ पनि येशूका चेलाहरूलाई पक्राउन र तिनीहरूलाई दण्ड दिलाउन यरूशलेम ल्याउन भनि गएको थिएँ।

6	Ἐγένετο भयो <a href="#">G1096</a>	δέ अनि <a href="#">G1161</a>	μοι मलाई <a href="#">G1473</a>	πορευομένῳ, हिंडिरहँदा <a href="#">G4198</a>	καὶ र <a href="#">G2532</a>	ἐγγίζοντι नजिक-आउँदा <a href="#">G1448</a>	τῇ त्यो <a href="#">G3588</a>	Δαμασκῶ, दमस्कसमा <a href="#">G1154</a>	περὶ तिर <a href="#">G4012</a>		
	μεσημβρίαν, मध्यान्हतिर <a href="#">G3314</a>	ἐξαίφνης अचानक <a href="#">G1810</a>	ἐκ बाट <a href="#">G1537</a>	τοῦ त्यो <a href="#">G3588</a>	οὐρανοῦ स्वर्गबाट <a href="#">G3772</a>	περιαστράψαι चम्कियो <a href="#">G4015</a>	φῶς ज्योति <a href="#">G5457</a>	ἴκανόν ठूलो <a href="#">G2425</a>	περὶ वरिपरि <a href="#">G4012</a>	ἐμέ. म-वरिपरि <a href="#">G1473</a>	

“म दमीशकको बाटो जाँदै गर्दा अचानक एक घटना घट्यो। त्यति बेला मध्यान्न भएको थियो जब म दमीशक नजिक पुगेको थिएँ। अचानक आकाशबाट एक शक्तिशाली ज्योति मेरो वरिपरि चम्कियो।

7	ἔπαυσα लडेँ <a href="#">G4098</a>	τε पनि <a href="#">G5037</a>	εἰς मा <a href="#">G1519</a>	τὸ त्यो <a href="#">G3588</a>	ἔδαφος, भूँडा <a href="#">G1475</a>	καὶ र <a href="#">G2532</a>	ἤκουσα सुनेँ <a href="#">G0191</a>	φωνῆς आवाज <a href="#">G5456</a>	λεγοῦσης भन्ने <a href="#">G3004</a>	μοι, मलाई <a href="#">G1473</a>	Σαούλ, शाउल <a href="#">G4549</a>
	Σαούλ, शाउल <a href="#">G4549</a>	τί किन <a href="#">G5101</a>	με मलाई <a href="#">G1473</a>	διώκεις? सताउँछौ <a href="#">G1377</a>							

म भूँडा लडेँ। मलाई केही भनिरहेको एक आवाज सुनेँ, ‘शावल, शावल, तिमिले किन मलाई सताइरहछौ?’

8	ἐγὼ म <a href="#">G1473</a>	δέ अनि <a href="#">G1161</a>	ἀπεκρίθην, उत्तर-दिएँ <a href="#">G0611</a>	τίς को <a href="#">G5101</a>	εἶ, हुनुहुन्छ <a href="#">G1510</a>	Κύριε? प्रभु <a href="#">G2962</a>	εἶπέν भन्नुभयो <a href="#">G3004</a>	τε पनि <a href="#">G5037</a>	πρὸς कहाँ <a href="#">G4314</a>	ἐμέ, मलाई <a href="#">G1473</a>	Ἐγὼ म <a href="#">G1473</a>	εἶμι हुँ <a href="#">G1510</a>
	Ἰησοῦς येशू <a href="#">G2424</a>	ὁ त्यो <a href="#">G3588</a>	Ναζωραῖος, नासरतको <a href="#">G3480</a>	ὄν जसलाई <a href="#">G3739</a>	σὺ तिमीले <a href="#">G4771</a>	διώκεις. सताउँछौ <a href="#">G1377</a>						

“मैले सोधेँ, ‘तपाईं को हुनुहुन्छ प्रभु?’ त्यस आवाजले भन्यो, ‘म नासरतको येशू हुँ, जसलाई तिमाले सताइरहेछौ।’

9	οἱ ती <a href="#">G3588</a>	δὲ अनि <a href="#">G1161</a>	σὺν सँगै <a href="#">G4862</a>	ἐμοὶ मसँगका <a href="#">G1473</a>	ὄντες, भएकाहरूले <a href="#">G1510</a>	τὸ त्यो <a href="#">G3588</a>	μὲν त <a href="#">G3303</a>	φῶς ज्योति <a href="#">G5457</a>	ἐθεάσαντο; देखे <a href="#">G2300</a>	τὴν त्यो <a href="#">G3588</a>	δὲ तर <a href="#">G1161</a>	φωνήν, आवाज <a href="#">G5456</a>
	οὐκ सुनेनन् <a href="#">G3756</a>	ἤκουσαν सुनेनन् <a href="#">G0191</a>	τοῦ, त्यो <a href="#">G3588</a>	λαλοῦντός बोल्नुहुनेको <a href="#">G2980</a>	μοι. मसँग <a href="#">G1473</a>							

मानिसहरू जो मसँग थिए तिनीहरूले ज्योति देखे, तर ती एक मसँग जो बात गर्दै हुनुहुन्थ्यो, त्यो आवाज तिनीहरूले सुनेनन्।

10 εἶπον δέ, τί ποιήσω, Κύριε? ὁ δὲ Κύριος εἶπεν πρὸς με, Ἄναστας  
 भने अनि के गरूँ प्रभु त्ती अनि प्रभुले भन्नुभयो कहाँ मलाई उठेर  
[G3004](#) [G1161](#) [G5101](#) [G4160](#) [G2962](#) [G3588](#) [G1161](#) [G2962](#) [G3004](#) [G4314](#) [G1473](#) [G0450](#)

πορεύου εἰς Δαμασκόν, κάκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν εἶπες  
 जाऊ तर्फ दमस्कसमा र-त्यहाँ तिमिलीलाई बताइनेछ बारेमा सबै जुन तोकिएको-छ  
[G4198](#) [G1519](#) [G1154](#) [G2546](#) [G4771](#) [G2980](#) [G4012](#) [G3956](#) [G3739](#) [G5021](#)

σοι ποιῆσαι.  
 तिमिलीलाई गर्नलाई  
[G4771](#) [G4160](#)

“मैले भने, ‘मैले के गर्नु पर्ला प्रभु?’ प्रभुले जवाफ दिनु भयो, ‘उठ अनि दमीशक जाऊ। तिमिले गर्नु पर्ने मैले ठीक गरेको काम त्यहाँ तिमिलीलाई भनिनेछ।’

11 ὡς δὲ, οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου,  
 जब अनि देखन-सकिँ देखदैँनथेँ बाट त्यो महिमाको त्यो ज्योतिको त्यस  
[G5613](#) [G1161](#) [G3756](#) [G1689](#) [G0575](#) [G3588](#) [G1391](#) [G3588](#) [G5457](#) [G1565](#)

χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς Δαμασκόν.  
 हात-समाएर-डो-याइँदैँ द्वारा ती साथीहरूले मेरा आएँ मा दमस्कसमा  
[G5496](#) [G5259](#) [G3588](#) [G4895](#) [G1473](#) [G2064](#) [G1519](#) [G1154](#)

मैले केही देख्न सकिन किनभने त्यो तीब्र उज्यालो ज्योतिले मलाई अन्धा बनायो। मसंग भएका मानिसहरूले मलाई मेरो हात समातेर दमीशक लगे।

12 Ἄναστας δὲ τις, ἀνὴρ εὐλαβῆς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ  
 हनन्याह अनि एक-जना मानिस धर्मनिष्ठ अनुसार त्यो व्यवस्थाको गवाही-दिइएको द्वारा  
[G0367](#) [G1161](#) [G5100](#) [G0435](#) [G2126](#) [G2596](#) [G3588](#) [G3551](#) [G3140](#) [G5259](#)

πάντων τῶν κατοικούντων Ἰουδαίων,  
 सबै ती बस्ने यहूदीहरूले  
[G3956](#) [G3588](#) [G2730](#) [G2453](#)

“दमीशकमा एकजना हनानिया नाउँ भएको मानिस थिए। उनी मोशाको व्यवस्था पालन गर्ने श्रद्धालु भक्त थिए। त्यहाँ बस्ने यहूदीहरूले उनलाई सम्मान गर्थे।

13 ἔλθων πρὸς ἐμὲ καὶ ἐπιστάς, εἶπέν μοι, Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. κἀγὼ  
 आएर कहाँ मकहाँ र नजिक-उभिएर भन्नुभयो मलाई शाउल भाइ देख र-म  
[G2064](#) [G4314](#) [G1473](#) [G2532](#) [G2186](#) [G3004](#) [G1473](#) [G4549](#) [G0080](#) [G0308](#) [G2504](#)

αὐτῆ τῆ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.  
 त्यो त्यसै घडीमा देखेँ तर्फ उहाँलाई  
[G0846](#) [G3588](#) [G5610](#) [G0308](#) [G1519](#) [G0846](#)

हननिया मकहाँ आएर अनि भने, भाइ शावल! तिम्रो दृष्टि प्राप्त गर! अचानक मैले उनलाई देख्न सकें।

14 ὁ δὲ εἶπεν, Ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι  
 ती अनि भन्नुभयो त्यो परमेश्वरले ती पिताहरूका हाम्रा तोकनुभयो तिमिलीलाई जान्नलाई  
[G3588](#) [G1161](#) [G3004](#) [G3588](#) [G2316](#) [G3588](#) [G3962](#) [G1473](#) [G4400](#) [G4771](#) [G1097](#)

τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν Δίκαιον, καὶ ἀκοῦσαι φωνῆν ἐκ τοῦ  
 त्यो इच्छा उहाँको र देख्नलाई त्यो धर्मीलाई र सुन्नलाई आवाज बाट त्यो  
[G3588](#) [G2307](#) [G0846](#) [G2532](#) [G3708](#) [G3588](#) [G1342](#) [G2532](#) [G0191](#) [G5456](#) [G1537](#) [G3588](#)

στόματος αὐτοῦ.  
 मुखबाट उहाँको  
[G4750](#) [G0846](#)

“हननियाले भने, ‘हाम्रा पिता पुर्खाहरूका परमेश्वरले तिमिलीलाई उहाँको इच्छा जान्न, ती धार्मिकतालाई देख्ने अनि उहाँको मुखबाट शब्दहरू सुन्न पहिल्यै चुनिसक्नु भएको थियो।’

15 ὅτι ἔση μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους, ὧν ἑώρακας καὶ  
किनभने हुनेछौ साक्षी उहाँको सामु सबै मानिसहरूसामु जुन देखेका-छौ र  
[G3754](#) [G1510](#) [G3144](#) [G0846](#) [G4314](#) [G3956](#) [G0444](#) [G3739](#) [G3708](#) [G2532](#)

ἤκουσας.

सुनेका-छौ

[G0191](#)

| सबै मानिसहरूका निम्ति तिमी उहाँको गवाही बन्नेछौ। तिमीले उनीहरूलाई आफुले देखेका र सुनेका कुराहरू भन्नेछौ।

16 καὶ νῦν τί μέλλεις? ἀναστὰς, βάπτισαι καὶ ἀπόλουσαι τὰς ἀμαρτίας  
र अब किन डिलो-गर्छौ उठेर बप्तिस्मा-ले र पापहरू-धो ती पापहरू  
[G2532](#) [G3568](#) [G5101](#) [G3195](#) [G0450](#) [G0907](#) [G2532](#) [G0628](#) [G3588](#) [G0266](#)

σου, ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ.

तिम्रा पुकारेर

त्यो

नाम

उहाँको

[G4771](#) [G1941](#)

[G3588](#)

[G3686](#)

[G0846](#)

| अब तिमी बेसी नपर्छ। उठ, उहाँको नाउँमाथि विश्वास गरेर बप्तिस्मा लेऊ र तिम्रा पापहरू पखाल।'

17 Ἐγένετο δέ μοι, ὑποστρέψαντι εἰς Ἱερουσαλὴμ, καὶ προσευχομένου μου  
भयो अनि मलाई फर्केर-आएपछि मा यरूशलेम र प्रार्थना-गर्दा मेरो  
[G1096](#) [G1161](#) [G1473](#) [G5290](#) [G1519](#) [G2419](#) [G2532](#) [G4336](#) [G1473](#)

ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει,

मा त्यो मन्दिरमा

भयो

म

मा

समाधिमा

[G1722](#) [G3588](#) [G2411](#)

[G1096](#)

[G1473](#)

[G1722](#)

[G1611](#)

| "त्यसपछि, म यरूशलेम फर्के। जब म मन्दिरमा प्रार्थना गरिरहेको थिएँ मैले एक दर्शन पाँए।

18 καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, Σπεῦσον καὶ ἔξελθε ἐν τᾶχει ἐξ  
र देखे उहाँलाई भन्दै मलाई चाँडो-गर र निस्क मा छिट्टै बाट  
[G2532](#) [G3708](#) [G0846](#) [G3004](#) [G1473](#) [G4692](#) [G2532](#) [G1831](#) [G1722](#) [G5034](#) [G1537](#)

Ἱερουσαλὴμ, διότι οὐ παραδέξονται σου μαρτυρίαν περὶ ἐμοῦ.

यरूशलेमबाट

किनभने

ग्रहण-गर्दैनन्

ग्रहण-गर्दैनन्

तिम्रो

गवाही

बारेमा

मेरो

[G2419](#)

[G1360](#)

[G3756](#)

[G3858](#)

[G4771](#)

[G3141](#)

[G4012](#)

[G1473](#)

| मैले येशूलाई देखेँ र उहाँले मलाई भन्नुभयो, 'झट्टै गर, यरूशलेम छोडीहाल तुरन्तै किनभने मानिसहरूले मेरो विषयमा तिमीले दिएको गवाही स्वीकार्ने छैनन्।'

19 κἀγὼ εἶπον, Κύριε, αὐτοὶ ἐπαίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ  
र-म भनें प्रभु तिनीहरू-आफैले जान्दछन् कि म थिएँ झ्यालखानामा-हाल्दै र  
[G2504](#) [G3004](#) [G2962](#) [G0846](#) [G1987](#) [G3754](#) [G1473](#) [G1510](#) [G5439](#) [G2532](#)

δέρων, κατὰ τὰς συναγωγὰς, τοὺς πιστεύοντας ἐπὶ σέ.

कुट्टदै

अनुसार

ती

सभाघरहरूमा

ती

विश्वास-गर्नेहरूलाई

माथि

तपाईंमाथि

[G1194](#)

[G2596](#)

[G3588](#)

[G4864](#)

[G3588](#)

[G4100](#)

[G1909](#)

[G4771](#)

| "मैले भने, 'तर प्रभु, मानिसहरूले जान्दछन् कि म नै एक हुँ जो तपाईंको विश्वासीहरूलाई सभाघरहरूभित्र पक्रन र कुटन गर्छेँ।

20 καὶ ὅτε ἐξεχύνετο τὸ αἷμα Στεφάνου, τοῦ μάρτυρός σου, καὶ αὐτὸς  
र जब बगिरहेको-थियो त्यो रगत स्तिफनसको त्यो साक्षीको तपाईंको पनि म-आफै  
[G2532](#) [G3753](#) [G1632](#) [G3588](#) [G0129](#) [G4736](#) [G3588](#) [G3144](#) [G4771](#) [G2532](#) [G0846](#)

ἤμην ἐφεστῶς, καὶ συνευδοκῶν, καὶ φυλάσσω τὰ ἱμάτια τῶν ἀναιρούντων

थिएँ

उभिएको

र

सहमत-भएको

र

राखिरहेको

ती

लुगाहरू

ती

मार्नेहरूका

[G1510](#)

[G2186](#)

[G2532](#)

[G4909](#)

[G2532](#)

[G5442](#)

[G3588](#)

[G2440](#)

[G3588](#)

[G0337](#)

αὐτόν.

उहाँका

[G0846](#)

मानिसहरूले यो पनि जान्दछ कि तपाईंको गवाही, स्तिफनसको जब रगत बग्यो, म त्यहाँ पनि त्यस काण्डमा सहयोग गर्दै उनलाई मार्नेहरूको लुगाहरू रूंगेर बसेको थिएँ।’

21 καὶ εἶπεν πρὸς με, Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν  
र भन्नुभयो कहाँ मलाई जाऊ किनभने म कहाँ अन्यजातिहरूमा टाढा  
[G2532](#) [G3004](#) [G4314](#) [G1473](#) [G4198](#) [G3754](#) [G1473](#) [G1519](#) [G1484](#) [G3112](#)

ἔξαποστελῶ σε.  
पठाउनेछु तिमीलाई  
[G1821](#) [G4771](#)

“तर येशूले मलाई भन्नुभयो, ‘गई हाल तुरून्तै तब म तिमीलाई टाढा गैर-यहूदीहरू भएकोमा पठाउने छु।”

22 Ἦκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπήρην τὴν φωνήν  
सुन्दै-थिए अनि उनको सम्म यो त्यो कुराको र उठाए त्यो आवाज  
[G0191](#) [G1161](#) [G0846](#) [G0891](#) [G3778](#) [G3588](#) [G3056](#) [G2532](#) [G1869](#) [G3588](#) [G5456](#)

αὐτῶν, λέγοντες, Αἶρε ἀπὸ τῆς γῆς, τὸν τοιοῦτον. οὐ γὰρ καθήκειν  
तिनीहरूको भन्दै हटाओ बाट त्यो पृथ्वीबाट त्यो यस्तोलाई हुँदैन किनभने उचित-थिएन  
[G0846](#) [G3004](#) [G0142](#) [G0575](#) [G3588](#) [G1093](#) [G3588](#) [G5108](#) [G3756](#) [G1063](#) [G2520](#)

αὐτὸν ζῆν!  
उसलाई बाँच  
[G0846](#) [G2198](#)

पावलले भनेको यो अन्तिम कुराहरूमा मानिसहरूले ध्यान दिएनन्। उनीहरूले उनको कुरा उनले त्यति भनुज्जेल सम्म सुने। तब प्रत्येक मानिस चिच्याए, “उसलाई मार! उसलाई संसारदेखि हटाई देऊ। यो बाँच योग्य छैन!”

23 κραυγαζόντων τε αὐτῶν, καὶ ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν  
कराउँदै-गर्दा पनि तिनीहरूको र फ्याँकदै ती लुगाहरू र धूलो  
[G2905](#) [G5037](#) [G0846](#) [G2532](#) [G4495](#) [G3588](#) [G2440](#) [G2532](#) [G2868](#)

βαλλόντων εἰς τὸν ἀέρα.  
उछाल्दै मा त्यो हावामा  
[G0906](#) [G1519](#) [G3588](#) [G0109](#)

तिनीहरूले कराउँदै उनीहरूका लुगाहरू फ्याँकीदिए। तिनीहरूले धूलोहरू हावामा उडाए।

24 ἐκέλευσεν ὁ χιλιάρχος εἰσαγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν, εἶπας  
आज्ञा-दिए ती सेनापतिले भित्र-ल्याउन उहाँलाई मा त्यो किल्लामा भनेर  
[G2753](#) [G3588](#) [G5506](#) [G1521](#) [G0846](#) [G1519](#) [G3588](#) [G3925](#) [G3004](#)

μάστιξιν ἀνετάζεσθαι αὐτὸν, ἵνα ἐπιγνῶ δι’ ἣν αἰτίαν οὕτως ἐπεφώνου  
कोराले जाँचलाई उहाँलाई ताकि थाहा-पाउन् कुन कुन कुन कारणले यसरी कराउँदै-थिए  
[G3148](#) [G0426](#) [G0846](#) [G2443](#) [G1921](#) [G1223](#) [G3739](#) [G0156](#) [G3779](#) [G2019](#)

αὐτῷ.  
उहाँमाथि  
[G0846](#)

तब सेनापतिले सिपाहीहरूलाई भने पावललाई सैन्य भवनमा लैजाऊ। उनले सिपाहीहरूलाई कुटपीट गरेर तिनलाई जाँच गर्ने आदेश दिए। यसो गर्दा कतै मानिसहरू किन यसरी तिनको विरोधमा काराईरहेछन् जान्न सकिने तिनी आशा गर्दै थिए।

- 25 ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἰμᾶσιν, εἶπεν πρὸς τὸν ἐστῶτα  
जब अनि तानेर-बाँधे उहाँलाई ती डोरीले भने कहाँ त्यो उभिरहेको  
[G5613](#) [G1161](#) [G4385](#) [G0846](#) [G3588](#) [G2438](#) [G3004](#) [G4314](#) [G3588](#) [G2476](#)
- ἐκατόνταρχον, ὁ Παῦλος, εἰ ἄνθρωπον, Ῥωμαῖον καὶ ἀκατάκριτον, ἔξεστιν  
शतपतिलाई ती पावलले के मानिसलाई रोमी र दोषी-नठहरिएको ठिक-छ  
[G1543](#) [G3588](#) [G3972](#) [G1487](#) [G0444](#) [G4514](#) [G2532](#) [G0178](#) [G1832](#)
- ὁμῶς μαστίζειν?  
तिमीहरूलाई कोर्न-हाउन  
[G4771](#) [G3147](#)

यसैले कुटपीट गर्न सिपाहीहरूले पावललाई बाँधे थिए। तर पावलले त्यहाँ उभिरहेको सेना अधिकारीलाई भने, “के एक रोमी नागरीकलाई जो दोषी हो भन्ने प्रमाण नै नभई, तिम्रो कोर्न लगाउने अधिकार छ?”

- 26 ἀκούσας δὲ ὁ ἑκατοντάρχης, προσελθὼν τῷ χιλιάρχῳ, ἀπήγγειλεν, λέγων,  
सुनेपछि अनि ती शतपतिले गएर त्यो सेनापतिकहाँ खबर-दिए भन्दै  
[G0191](#) [G1161](#) [G3588](#) [G1543](#) [G4334](#) [G3588](#) [G5506](#) [G0518](#) [G3004](#)
- Τί μέλλεις ποιεῖν? ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν.  
के गर्दैहुनुहुन्छ गर्न यो किनभने मानिस यो रोमी हो  
[G5101](#) [G3195](#) [G4160](#) [G3588](#) [G1063](#) [G0444](#) [G3778](#) [G4514](#) [G1510](#)

जब सेना अधिकारीले त्यस्तो सुने ऊ सेनापति कहाँ गएर ती कुरा भने। सेना अधिकारीले भन्यो, “तिमी जान्छौ तिमीले के गरिरहेका छौ? यो मानिस रोमी नागरिक हो।”

- 27 προσελθὼν δὲ, ὁ χιλιάρχος εἶπεν αὐτῷ, Λέγε μοι, σὺ Ῥωμαῖός εἶ;  
आएर अनि ती सेनापतिले भने उहाँलाई भन मलाई तिमी रोमी हो  
[G4334](#) [G1161](#) [G3588](#) [G5506](#) [G3004](#) [G0846](#) [G3004](#) [G1473](#) [G4771](#) [G4514](#) [G1510](#)
- ὁ δὲ εἶφη, Ναί.  
ती अनि भने हो  
[G3588](#) [G1161](#) [G5346](#) [G3483](#)

सेनापति पावलकहाँ आए र भने, “मलाई भन तिमी साँच्चिने रोमी नागरिक हो?” पावलले जवाफ दिए, “हजुर।”

- 28 ἀπεκρίθη δὲ ὁ χιλιάρχος, Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην  
उत्तर-दिए अनि ती सेनापतिले मैले ठूलो रकम त्यो नागरिकता यो  
[G0611](#) [G1161](#) [G3588](#) [G5506](#) [G1473](#) [G4183](#) [G2774](#) [G3588](#) [G4174](#) [G3778](#)
- ἐκτησάμην. ὁ δὲ Παῦλος εἶφη, Ἐγὼ δὲ καὶ γεγέννημαι.  
प्राप्त-गरे ती अनि पावलले भने म त पनि जन्मिएको-नै-हुँ  
[G2932](#) [G3588](#) [G1161](#) [G3972](#) [G5346](#) [G1473](#) [G1161](#) [G2532](#) [G1080](#)

सेनापतिले भने, “मैले एक रोमी नागरिक हुनलाई धेरै पैसा खर्च गरेको र तिरेको छु।” तर पावलले भन्यो, “म रोमी नागरिक भएरै जन्मेको थिएँ।”

- 29 εὐθέως οὖν ἀπέστησαν ἀπ’ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν, καὶ  
तुरुन्तै त्यसैले हटे बाट उनीबाट ती गर्न-लागेकाहरू उहाँलाई जाँच्ने र  
[G2112](#) [G3767](#) [G0868](#) [G0575](#) [G0846](#) [G3588](#) [G3195](#) [G0846](#) [G0426](#) [G2532](#)
- ὁ χιλιάρχος δὲ ἐφοβήθη, ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν, καὶ ὅτι αὐτὸν  
ती सेनापति पनि डराए थाहा-पाएर कि रोमी हो र कि उहाँलाई  
[G3588](#) [G5506](#) [G1161](#) [G5399](#) [G1921](#) [G3754](#) [G4514](#) [G1510](#) [G2532](#) [G3754](#) [G0846](#)
- ἦν δεδεκώς.  
थियो बाँधेका-थिए  
[G1510](#) [G1210](#)

ती मानिसहरू जसले पावललाई प्रश्नहरू गर्न तयार भइरहेका थिए, पावललाई छाडेर गए। सेनापति डराई रहेका थिए किनभने उसले पावललाई अघिबाटै बाँधिसकेको थियो अनि पावल एक रोमी नागरिक थिए।

30	Τῆ	δὲ	ἐπαύριον,	βουλόμενος	γνῶναι	τὸ	ἀσφαλές,	τὸ	τί	κατηγορεῖται	
	त्यसको	अनि	भोलिपल्ट	जान्न-चाहेर	जान्न	त्यो	साँचो-कुरा	त्यो	के	दोष-लगाइएको-छ	
	<a href="#">G3588</a>	<a href="#">G1161</a>	<a href="#">G1887</a>	<a href="#">G1014</a>	<a href="#">G1097</a>	<a href="#">G3588</a>	<a href="#">G0804</a>	<a href="#">G3588</a>	<a href="#">G5101</a>	<a href="#">G2723</a>	
	ὅπαρ	τῶν	Ἰουδαίων,	ἔλυσεν	αὐτόν	καὶ	ἐκέλευσεν	συνελθεῖν	τοὺς	ἀρχιερεῖς	
	द्वारा	ती	यहूदीहरूले	खोले	उहाँलाई	र	आज्ञा-दिए	भेला-हुन	ती	प्रधान-पुजारीहरू	
	<a href="#">G5259</a>	<a href="#">G3588</a>	<a href="#">G2453</a>	<a href="#">G3089</a>	<a href="#">G0846</a>	<a href="#">G2532</a>	<a href="#">G2753</a>	<a href="#">G4905</a>	<a href="#">G3588</a>	<a href="#">G0749</a>	
	καὶ	παῶν	τὸ	συνέδριον.	καὶ	καταγαγὼν	τὸν	Παῦλον,	ἔστησεν	εἰς	αὐτούς.
	र	सारा	त्यो	महासभालाई	र	ल्याएर	त्यो	पावललाई	उभ्याए	मा	तिनीहरूसामु
	<a href="#">G2532</a>	<a href="#">G3956</a>	<a href="#">G3588</a>	<a href="#">G4892</a>	<a href="#">G2532</a>	<a href="#">G2609</a>	<a href="#">G3588</a>	<a href="#">G3972</a>	<a href="#">G2476</a>	<a href="#">G1519</a>	<a href="#">G0846</a>

सेनापतिले यहूदीहरू किन पावललाई दोष्यारहेछन् बुझ्न चाहन्थे। यसर्थ अर्को दिन उनले पूजाहारीहरू यहूदीहरू अनि सारा महा-सभालाई भेला हुने आदेश दिए। सेनापतिले पावललाई बाँधेका साङ्गलाहरू खोलिदिए। त्यसपछि पावललाई ल्याए अनि तिनीहरूको सामुन्ने उभ्याए।